



## 「एस्केलेटरमा "सुरक्षित प्रयोगको प्रवर्द्धन सम्बन्धी अध्यादेश"」 बारे

### अध्यादेशका मुख्य विषयवस्तुहरु

- एस्केलेटरमा, तपाईं दायाँ वा बायाँ तिर भएपनि सिंढीमा उभिनु पर्दछ।
- दुर्घटनाबाट बच्न कृपया सुरक्षित रूपमा एस्केलेटर प्रयोग गर्नुहोस्।

एस्केलेटरमा हिड्ने र दौडिने गर्नुभयो भने लड्ने तथा मान्छे संग ठोकिएर दुर्घटना हुनसक्छ। यो धेरै खतरनाक छ।



### एस्केलेटरमा सुरक्षित रूपमा चढ्नको लागि निम्न कुराहरुको पालना गरौं।

- एस्केलेटरमा पुग्नुभयो र चढेपछि, त्यसमा नहिँड्नुहोस्।
- एस्केलेटरबाट ओर्लिएपछि, नरोकिइकन अगाडि बढ्नुहोस्।
- एस्केलेटर भन्दा ठुलो सामान न चढाउनुहोस्।
- बोक्ने झोला (सुटकेस) लिएर चढ्ने बेलामा नखस्ने गरि झोलालाई आफ्नो हातले ध्यानपूर्वक समात्नुहोस्।
- अनिवार्य ह्यान्डलमा समाती निश्चित हुनुहोस्।
- पर्हेलो रेखा भित्र उभिनुहोस्।
- साना बालबालिका चढ्ने बेलामा वयस्कले हात समात्नुहोस।



【सोधपुछको लागि】

नागोया शहर खेलकुद र नागरिक मामिला ब्यूरो उपभोक्ता मामिला विभाग

फोन : 052-222-9679